

CAF 3 स्टार मापदण्ड के हो?



- रोजगारदाताहरूले सरसफाईकर्तालाई सही तलब, सुपरएनुएसन, तलबी बिदा (वार्षिक बिदा, व्यक्तिगत बिदा, लामो सेवा बिदा, सहानुभूति बिदा) को भुक्तानी गर्नुपर्छ।
- सरसफाईका ठेकेदारहरू र भवन मालिक र प्रबन्धकहरूले जब उनीहरूको भवनको सरसफाईको सम्झौता परिवर्तन हुन्छ उनीहरू त्यहाँ कार्यरत सरसफाईकर्ताहरूको रोजगारी सुरक्षित राख्न प्रतिबद्ध छन्।
- सरसफाईका ठेकेदारहरूले भिसामा काम गरिरहेका कुनै पनि सरसफाईकर्ताको भिसा सर्तको सम्मान गर्दछन् ता कि सरसफाईकर्ताहरूलाई उनीहरूको भिसा सर्तको उल्लङ्घन गर्न बाध्य तुल्याइँदैन।



- सरसफाईकर्ताहरूलाई आफ्नो काम सुरक्षित तरिकाले पूरा गर्नको लागि र काम सिध्याउन बिनाभुक्तानी ढिलासम्म काम गर्नबाट मुक्त गर्न पर्याप्तमात्रामा 'कन्ट्र्याक्ट' घण्टा उपलब्ध हुन्छन्। मालिकले तपाईंको रोजगारदातालाई तपाईंको सबै तलब, सुपर, छुट्टी, प्रशिक्षण, पोशाक, उपकरण र साधनहरूको लागत उठ्ने गरी करारनामामा पर्याप्त मात्रामा भुक्तानी गरेको हुन्छ।
- कुनै अनाधिकृत उप-करारनामा गर्न पाइँदैन। यदि उपकरारनामा गर्न अधिकार दिइएको छ र सो बमोजिम काम गरिरहेको छ भने, उपठेकेदारले भर्ती गरिएका सबै सरसफाईकर्ताहरूले उनीहरूको सबै न्यूनतम तलब र सर्तहरू पाउनुपर्दछ जस्तै छुट्टी, सुपर, आदि। तपाईंको रोजगारदाताले ABN प्रयोग गरेर स्वतन्त्र ठेकेदारको रूपमा तपाईंलाई काममा लगाउन सक्दैन - यो अवैध ठगी करार हो र यसले तपाईंलाई काममा चोटपटक लाग्दा कम भुक्तानी गर्ने र बीमा नहुने (कभर नहुने) जोखिममा पार्छ।



- CAF अनुगमन प्रक्रियाको क्रममा तथा भवन प्रमाणित भएपछि निरन्तररूपमा तपाईंको रोजगारदाता, भवन प्रबन्धक र भवन मालिक CAF प्रति पारदर्शी र उत्तरदायी हुनुपर्छ।
- सरसफाईकर्ता काम गर्ने एक वातावरण सुरक्षित हुन्छ, सबै बीमाहरू गरेको हुन्छन्, आवश्यक उपकरण, आपूर्ति र व्यक्तिगत सुरक्षा उपकरणहरू उपलब्ध हुन्छन्; सबै सरसफाईकर्ताले उनीहरूले काम सुरु गर्नुअघि सामान्य र WH&S (कार्यस्थल स्वास्थ्य र सुरक्षा) को प्रवेशज्ञान प्राप्त गर्दछन् र नियमित रूपमा नियमित प्रशिक्षण प्राप्त गर्दछन्; दादागिरी व्यवहार र उत्पीडनको उजूरी गर्ने स्पष्ट प्रक्रिया हुन्छ र तपाईंको रोजगारदाताले दादागिरी व्यवहारको उजूरीलाई पर्याप्त सम्बोधन गर्दछ।



- तपाईंको रोजगारदाता आर्थिक रूपमा सक्षम रहन्छ र तपाईंको ज्याला र हकअधिकारको खर्च र साथै भवन मालिकद्वारा गरिने नियमित जाँचको खर्च व्यहोर्न सक्षम छ।
- सरसफाईकर्तालाई प्रत्येक वर्ष दुईपटक CAF बैठकहरूमा भाग लिनका लागि भुक्तानी गरिन्छ र उनीहरूलाई CAF सर्वेक्षणमा सहभागी हुन आमन्त्रित गरिन्छ, जसले उनीहरूलाई हाल भवनमा CAF 3 स्टार मापदण्ड पूरा गरिएको छ छैन भनेर प्रतिक्रिया प्रदान गर्न लगाउँछ। सरसफाईकर्ताले एक CAF प्रतिनिधि मनोनयन गर्छन्।
- सरसफाईकर्ताहरू उनीहरूको युनियन, एकीकृत मजदुर युनियन (United Workers Union) मा सामेल हुन, भाग लिन र उनीहरूद्वारा प्रतिनिधित्व गराउन सक्नेछन्। सरसफाईका ठेकेदार र भवन प्रबन्धकले युनियनका सदस्यहरूसँग अनुचित व्यवहार गर्न सक्दैनन् र सरसफाईकर्ताहरूको संगठित हुने स्वतन्त्रताको अधिकारको सम्मान गर्ने पर्दछ।
- जब सरसफाईकर्ताहरूले समस्याहरू जानकारी गराउँछ वा CAF अनुगमन मार्फत समस्या भेटाइन्छ भने सरसफाईका ठेकेदार (तपाईंको रोजगारदाता), भवन प्रबन्धक र भवन मालिकले ती मुद्दाहरूको छानबिन र समाधानमा सक्रिय भूमिका खेल्नुपर्दछ।

थप जानकारीका लागि CAF वेबसाइट
CLEANINGACCOUNTABILITY.ORG.AU हेर्नुहोस्।